

## मिति २०७५ साल असोज ०१ गते कार्यपालिकाको निर्णय

### निर्णय नं १

विषयगत समितिबाट पेश भएका शिक्षा, कृषि, पशु, स्वास्थ्य, सामाजिक विकास तर्फको वार्षिक कार्यक्रम सम्बन्धमा छलफल मा उठेका विषयवस्तु र नगरसभाबाट स्विकृत चालु आ.व को निति तथा कार्यक्रम संगको सम्बन्ध अध्यन गरी आगामी बैठकमा पेश गर्ने ।

### निर्णय नं २

वीरेन्द्रनगर क्षेत्रभित्रका अटो तथा ई रिक्सा ब्यवस्थापन गर्न सार्वजानिक सेवा तथा क्षमता विकास समिति मार्फत नगर कार्यपालिकाको कार्यालयबाट पेश भएको वीरेन्द्रनगर नगरपालिका उपत्यका भित्र अटो तथा ई रिक्सा ब्यवस्थापन निर्देशिका २०७५ लाई स्विकृत गर्ने ।

यस निर्देशिका मस्यौदा तयार समितिलाई धन्यवाद दिदै संलग्न कर्मचारीहरुलाई मस्यौदा तयारीका क्रममा बसेको बैठकको भत्ता नियमानुसार उपलब्ध गराउने ।

### निर्णय नं ३

नगरपालिकाका लागी आवश्यक निम्न ऐन नियम मस्यौदा गर्नको लागी नगर उपप्रमुख ज्युको संयोजकत्वमा विषयगत समितिका संयोजक सदस्य र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहने गरी एक ऐन नियम मस्यौदा समिति गठन गर्ने ।

निम्न

१. स्वास्थ्य सम्बन्धि ऐन नियम
२. शिक्षा नियमावलि
३. सहकारी सम्बन्धि नियमावलि
४. कृषि प्रवद्र नियमावली
५. लेखा समितिको कार्यविधि

### निर्णय नं ४

यस नपा क्षेत्र भित्र रहेका खोलानाला बाट ढुङ्गा गिटि बालुवा निकासीको कार्य IEE पश्चात मात्र ठेक्कापट्टा बाट गर्न सकिने भएको र उक्त कार्य गर्न केहि समय लाग्ने हुदा आगामी कार्तिक मसान्त सम्म अमानत बाट उक्त कार्य गर्न कार्यालयलाई निर्देशन दिने ।

## निर्णय नं ५

अटो भिलेजको लागि आवश्यक पर्ने जग्गा खोजी गर्न कार्यका लागि तपसील बमोजिम एक समिति गठन गर्ने ।

१. भुपेन्द्र बहादुर दर्लामी, संयोजक
२. निलकण्ठ खनाल, सदस्य
३. नन्दलाल शर्मा, सदस्य
४. मोति प्रसाद कंडेल, सदस्य
५. प्रकाश पौडेल, सदस्य सचिव

## निर्णय नं ६

वीरेन्द्रनगरमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूले यस नगर कार्यपालिकाको कार्यालयमा नगरपालिकाबाट गरिने घर नक्सापासमा घर नक्सापास दस्तुर छुटको लागि अनुरोध गर्दै आएका सन्दर्भमा वीरेन्द्रनगरमा स्थायी ठेगाना भई अपाङ्गता परिचय पत्र भएका अपाङ्गहरूले क,ख र ग वर्ग का अपाङ्गहरूको नाममा नक्सापास गर्दा नक्सापास दस्तुरको क्रमशः ६०,५० र ४० प्रतिशत छुट दिने ।

## निर्णय नं ७

यस नगरकार्यपालिकाको कार्यालयले समय समयमा व्यवस्थापन गर्ने लावारिस लासको सतगत खर्च वाफत लास सतगत गर्न खटिने वढिमा ५ जना सम्म कर्मचारीहरूलाई प्रति व्यक्ति रु ५०० खाजा खर्च वाफत उपलब्ध गराउने ।

## निर्णय नं ८

वडा स्तरीय योजनाहरू मध्य केहि योजनाहरू दुङ्गा गिटी बालुवा को अभावले कार्य सम्पन्न हुन नसकेकाले कार्य सम्पन्न हुन नसकेका योजनाहरूको हकमा अन्तिम पटकका लागि २०७५ आश्विन मसान्त सम्मकालागी म्याद थप गर्ने ।

## निर्णय नं ९

भेरी कोरीडोर कार्यक्रम अन्तरगत समावेश गरी वीरेन्द्रनगर नगरपालिकाको वडा नं १० र ११ को समौजीघाट र वडा नं २ को रानिघाट क्षेत्रमा व्यवस्थित शवदाह गृह निर्माणका लागि भेरी बवई ड्राईभर्सन आयोजनालाई अनुरोध गर्ने ।